

साइकलको सुरक्षित र उचित उपयोगको पदोन्नति सम्बन्धि नियमहरूको बारेमा

अध्यादेश को मुख्य सामग्री

- साइकल चड्दा हेलमेट लगाऔं।
- साइकल चड्ने व्यक्तिले साइकल क्षतिपूर्ति बीमा गरेको हुनुपर्छ।



○साइकल क्षतिपूर्ति बीमा बारे

हाल तपाईंले गर्नु भएको बिमाले साइकल दुर्घटना भएमा अर्को व्यक्तिको क्षतिको क्षतिपूर्ति गर्न सक्छ कि सक्दैन निश्चित गर्नुहोस्। बिमा जसले क्षतिको क्षतिपूर्ति दिन सक्ने बिमा गर्नु पर्छ।

【सम्पर्क】 नागोया शहर खेल नागरिक ब्यूरो क्षेत्रीय सुरक्षा संवर्धन प्रभाग


फोन 052-972-3040 (जापानी भाषामा मात्र)

साइकल चलाउँदा नियमहरु पालना गर्नुहोस्

साइकल चलाउँदा गाडी गुड्ने सडकमा चलाउनुपर्छ

निम्न अवस्थामा फुटपाथ मा चलाउन सकिन्छ

- फुटपाथ मा चिन्ह छ भने
- 13 बर्ष भन्दा कम उमेरको बच्चा अथवा 70 बर्ष भन्दा माथिको ब्यक्ति वा शारीरिक रुपमा अशक्त व्यक्ति साइकल चलाइरहेको छ भने
- जब सडक निर्माण गरिरहेको ले गर्दा चलाउन सक्दैन



सडक को बायाँ छेउमा चलाउनु पर्छ



फुटपाथ पैदल यात्रीहरु लाई प्राथमिकता छ

- फुटपाथमा चलाउँदा सडकको छेउ तिर बाट बिस्तारै चलाउनु पर्छ



सुरक्षा नियमहरु को पालन गर्नु पर्छ

- मादक पदार्थ सेवन गरेर चलाउन हुँदैन
- सामान्य नियम को रूपमा दुई जना व्यक्ति एकै साइकलमा सवारी नगर्नुहोस्
- दुई वा धेरै सँगसँगै चलाउन हुँदैन
- रातको समयमा बत्ती बाल्नु पर्छ
- सिग्नल पालाना गर्नु पर्छ
- चोक बाटोमा एकचोटी रोकेर सुरक्षा जाँच गर्नु पर्छ



हेल्मेट लगाऔं

स्मार्टफोन को प्रयोग गर्दै ड्राइभ नगर्नुहोस्

